



सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५
को नियम ३ बमोजिम सार्वजनिक गरिएको
२०८१ कार्तिक ०१ देखि २०८१ पौस मसान्तसम्मको दोस्रो त्रैमासिक प्रगति
(आ.व.२०८१/०८२)

स्वतः प्रकाशित सूचना (Proactive Disclosure)




जिल्ला प्रशासन कार्यालय सिरहाबाट
सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण


जिल्ला प्रशासन कार्यालय, सिरहा
फोन नं.- ०३३-५२०१२१
इमेल - daosiraha@gmail.com




वासुदेव दाहाल - प्र.जि.अ.





चेतराज बराल - स.प्र.जि.अ



सुजित कुमार यादव - प्र.अ.



सुरेश साह - प्र.अ.





सूर्य मणि यादव - कम्प्युटर अपरेटर



मुलुकको दैनिक प्रशासन लगायत कानूनी राज्यको अवधारणालाई कार्यान्वयनमा ल्याइ शान्ति अमनचयन र सुशासन कायम गर्ने सन्दर्भमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ । मुलुकी प्रशासनलाई चुस्त दुरुस्त बनाई सुशासनका बहु आयामिक पक्षहरूलाई समेटि स्थानीय प्रशासनमा पारदर्शिता तथा जवाफदेहीताका साथ इमान्दारपूर्वक समयसापेक्ष रूपमा गृह प्रशासनमा गुणात्मक सुधार ल्याउनुपर्नेछ । यसको लागि गृह प्रशासनमा कार्यरत कर्मचारीहरूबाट जनताले सुशासनको अनुभूति गर्ने गरि काम गर्नु पर्ने त्यतिकै जरुरी छ । विशेष गरी राजनितिक स्थिरता सँगै हामीले विकास, शान्ति सुरक्षा, अपराध नियन्त्रण जस्ता विषयहरूलाई केन्द्रमा राखेर कानून कार्यान्वयनलाई प्रभावकारी ढगवाट अघि बढायौं भने जनताले सुशासनको अनुभूति गर्न सक्दछन् र सरकारप्रति जनताको विश्वास बढेर जान्छ ।

नेपालको संविधान, २०७२ को धारा २७ मा रहेको नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण सहितको स्वतः प्रकाशन (Proactive Disclosure) ३/३ महिनामा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था छ । यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शीर्षकहरू उल्लेख गरिएका छन् । हामीले सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचलन गराउनका लागि यस कार्यालयले २०८१ कार्तिक देखि २०८१ पौषस मसान्तसम्मको अवधिमा त्रैमासिक रूपमा सम्पादित प्रमुख कार्यहरू प्रकाशित गरेका छौं । काम कारवाहीमा पारदर्शिता कायम गरी जिम्मेवारी र उत्तरदायित्व वहन गर्ने दिशामा हामीलाई सरोकारवालाहरूबाट सदाझै निरन्तर सहयोग र सल्लाह प्राप्त हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।


बासुदेव दाहाल
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय, सिरहा



१. कार्यालयको स्वरूप र प्रकृति

सिरहा जिल्लामा ९ गाउँपालिका र ८ नगरपालिका गरी जम्मा १७ वटा स्थानीय निकायहरू क्रियाशिल रहेका छन्। गृह मन्त्रालयको मातहतमा रहेको यस कार्यालयले मुलतः शान्ति सुरक्षा, विपद् व्यवस्थापन, नागरिकता/राहदानी वितरण लगायत जिल्ला स्थित विभिन्न कार्यलयहरू बीच सँस्थागत सम्बन्धको काम गर्दछ। यसका अलावा विकास निर्माणको अनुगमन गर्न र सार्वजनिक अपराध सम्बन्धी मुद्दाहरूका कारवाही र किनारा लगाउने कार्य समेत यस कार्यालय मार्फत हुदै आएको छ। सेवाग्राहीलाई चुस्त दुरुस्त एवं समयमा नै सेवा प्रदान गर्नका लागि तपशिल बमोजिमको साँगठनिक सँरचना मार्फत कार्यालय/ईलाका प्रशासनबाट सेवा प्रदान गर्ने गरिएको ।

क्र.स.	कार्यालयको नाम	सेवा प्रवाह गरिने गा.पा./न.पा	कैफियत
१	जिल्ला प्रशासन कार्यालय, सिरहा	सिरहा, धनगढीमाई, सुखिपुर, मिर्चैया, कल्याणपुर, गोलबजार, कर्जन्हा न.पा. । अर्नामा, विष्णुपुर, लक्ष्मीपुरपतारी, नवराजपुर, नरहा, बरियारपट्टी, औरही गा.पा. ।	
२	इलाका प्रशासन कार्यालय लहान	भगवानपुर र सखुवानन्कारकट्टी र लक्ष्मीपुरपतारी गा.पा. का केही वडाहरू । लहान न.पा, धनगढीमाई न.पा.का केही वडाहरू ।	

२. कार्यालयको काम, कर्तव्य र अधिकार :

- ✓ उमेर नाम र जात सच्याउने सम्बन्धी कार्य
- ✓ उपभोक्ता संरक्षण सम्बन्धी कार्य
- ✓ कारागार सम्बन्धी कार्य
- ✓ कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय सम्बन्धी कार्य केही सार्वजनिक (अपराध र सजाय) सम्बन्धी कार्य
- ✓ खाद्य सम्बन्धी कार्य
- ✓ छापाखाना र प्रकाशन सम्बन्धी कार्य
- ✓ जलश्रोत सम्बन्धी कार्य
- ✓ जग्गा प्राप्ती र मुआब्जा निर्धारण सम्बन्धी कार्य
- ✓ विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी कार्य
- ✓ नेपाली नागरिकता सम्बन्धी कार्य



- ✓ प्रहरी सम्बन्धी कार्य
- ✓ विष्फोटक पदार्थ सम्बन्धी कार्य
- ✓ विवाह दर्ता सम्बन्धी कार्य
- ✓ यातना सम्बन्धी क्षतिपूर्ति सम्बन्धी कार्य
- ✓ राज्य विरुद्धको अपराध र सजाय सम्बन्धी कार्य
- ✓ राहदानी सम्बन्धी कार्य
- ✓ राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य
- ✓ लागू औषध (नियन्त्रण) सम्बन्धी कार्य
- ✓ स्थानीय प्रशासन सम्बन्धी कार्य
- ✓ सशस्त्र प्रहरी सम्बन्धी कार्य
- ✓ सार्वजनिक सुरक्षा सम्बन्धी कार्य
- ✓ संस्था दर्ता सम्बन्धी कार्य
- ✓ सरकारी जग्गाको भोगाधिकार गराउने सम्बन्धी कार्य
- ✓ सुशासन (व्यवस्थापन तथा संचालन) सम्बन्धी कार्य
- ✓ संक्षिप्त कार्यविधि सम्बन्धी कार्य
- ✓ सवारी तथा यातायात व्यवस्था सम्बन्धी कार्य
- ✓ हातहतियार खरखजाना सम्बन्धी कार्य
- ✓ होटल व्यवस्था तथा मदिराको विक्रि वितरण (नियन्त्रण) सम्बन्धी कार्य
- ✓ सरुवा रोग तथा महामारी नियन्त्रणको कार्य
- ✓ अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी हेर्ने कार्य

३. कार्यालयमा रहेका कर्मचारी संख्या र कार्य विवरण

यस कार्यालयमा जम्मा ३३ जनाको दरबन्दी रहेको छ। तोकिएको शाखा अनुसार कर्मचारीको कार्य विवरण निम्नानुसार रहेको छ।


शाखा	पद	कार्य विवरण	कैफियत
नागरिकता	खरिदार	पेश भएको कागजात रुजु गर्ने	
	ना.सु.	टिप्पणी पेश गर्ने	
	प्र.अ.	नागरिकता जारी गर्ने	अंगिकृत तथा बुवाको नागरिकता नभएको खण्डमा स.प्र.जि.अ.को निर्णयानुसार गर्ने
प्रतिलिपि	खरिदार	पेश भएको कागजात रुजु गर्ने	




	ना.सु.	टिप्पणी पेश गर्ने	
	प्र.अ.	प्रतिलिपि नागरिकता जारी गर्ने	सकल ना.प्र.पेश भएकोमा अभिलेख नभेटिए स.प्र.जि.अ.को निर्णयानुसार गर्ने
राहदानी	खरिदार	पेश भएको कागजात रुजु गर्ने	
	ना.सु.	पेश भएको कागजात रुजु गर्ने	
	प्र.अ.	राहदानीका लागि केन्द्रिय राहदानी विभागमा सिफारिस गर्ने	
राष्ट्रिय परिचयपत्र	क.अ.	पेश भएको कागजात कम्प्युटरमा प्रविष्ट गर्ने	
	प्र.अ.	राष्ट्रिय परिचयपत्र रुजु गरी जारी गर्ने	
स्थानीय प्रशासन शाखा	खरिदार	पेश भएको कागजात रुजु गर्ने	
	ना.सु.	टिप्पणी पेश गर्ने	अन्य सिफारिस,
	प्र.अ./स.प्र.जि.अ.	निर्णयानुसार गर्ने	संघ संस्था दर्ता, बन्दुक नविकरण, नवालक प्रमाणपत्र जारी गर्ने

४. यस कार्यालयमा कार्यरत कर्मचारीहरूको नाम, पद र सम्पर्क नम्बर

क्र.स	नाम थर	पद	मोबाईल नं.
१.	बासुदेव दाहाल	प्र.जि.अ.	९८५२८३७७७७
२	चेतराज बराल	स.प्र.जि.अ.	९८५२८३७७७२
३	सुजित कुमार यादव	प्र.अ.	९७६६३५६४५५
४.	सुरेश साह	प्र.अ.	९८६०३०६०८६
५.	संजय कुमार यादव	ना.सु.	९८६०४९५२७९
६.	राकेश कुमार यादव	ना.सु.	९८४२९९९३४५
७.	विकास सिंह प्रधान	ना.सु.	९८४४०६९२२४



८.	सरिता कुमारी राजलवट	ना.सु.	९८४२८५००९०
९.	दुर्गेश कुमार शर्मा	ना.सु.	९८०४७५२१६४
१०.	जितेश विक्रम शाह	ना.सु.	९७४६५८४७२०
११.	चिरंजिवी दाहाल	ना.सु.	
१२.	कृष्ण कुमार यादव	ना.सु.	
१३.	देवनन्दन ठाकुर	लेखापाल	९८६२८४८४६५
१४.	सूर्यमणी यादव	क.अ.	९८६३८७४३७८
१५.	निलाम्बर यादव	क.अ.	९८६२९६७३५१
१५.	रामस्वारथ मण्डल	क.अ.	९८४२८९४७९५
१६.	मनोज कुमार यादव	क.अ.	९८०८८१५९५७
१७.	अनिल ठाकुर	क.अ.	९८६७५६००२५
१८.	सुशिला कुमारी लामिछाने	क.अ.	९८४११२६०४१
१९.	मन्दिप पण्डित	क.अ.	९८०७७३२८२८
२०.	हियालाल खत्वे	खरिदार	९८०७३७२९५८
२१.	शिव दयाल यादव	खरिदार	९८१४७६५०९९
२२.	सरिता शर्मा	खरिदार	९८०५९२५१६४
२३.	कंचन कुमारी ठाकुर	वि.द.स.	
२४.	राजेन्द्र मण्डल	का.स	९८०७७२९५५४
२५.	रामहरी मण्डल	का.स.	९८२५७३१५५४
२६.	धनेश्वर यादव	का.स.	९८४२८४१८३५
२७.	विरेन्द्र मण्डल	का.स.	९८०५९६५६४७



२८	पवन कुमार साह	का.स.	९८४२८३५२२९
२९	सुजित कुमार ठाकुर	ह.स.चा	९८९९७४३६२६
३०	महेन्द्र मेस्तर	मेस्तर	

५. कार्यालयबाट प्रदान गरिने सेवा

१) नेपाली नागरिकताको प्रमाणपत्र सम्बन्धी :-

क) वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र

अ. निवेदक यस जिल्लाकै भएको हकमा नगरपालिका वा गाउँपालिकाका वडाअध्यक्षबाट सिफारिस भएको नेपाल नागरिकता ऐन २०६३ को अनुसूची १ फाराम ।

आ. बाबुको र आमाको नागरिकता प्रमाणपत्र र विवाहिता महिला भए पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि। सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र नाता प्रमाणित प्रमाणपत्र

इ. पिता माता वा नागरिकताको प्रमाणपत्रबाट भिड्ने व्यक्तिबाट सनाखत सो नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।

ई. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणपत्र

उ. अटो साइजको फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)।

ऊ. जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र (एस.एल.सी. वा सो भन्दा माथी) जन्मदर्ता प्रमाण पत्र वा नाबालक परिचय पत्र ।

ऋ. अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा थप ।

ल. जग्गाधनी प्रमाण पुर्जा ।

एँ. बसाई सरी आएको हकमा सम्बन्धित जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख प्राप्त हुनु पर्ने ।

उपयुक्तानुसारको प्रकृया अनुसार अनुसूची फाराममा रु १० को हुलाक टिकट टाँस गरी प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ र प्रमाण पुगेमा उसै दिन आवेदकलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिने छ ।



४	मुद्दा तथा ठाडो उजुरी		प्र.जि.अ./प्र.अ.	
		दिनेश भट्टराई	ना.सु.	
		चिरंजिवी दाहाल	ना.सु.	
		बिरेन्द्र मंडल	का.स.	
५	राष्ट्रिय परिचय पत्र	दुर्गेश कुमार शर्मा	ना.सु.	
		मनोज कुमार यादव	क.अ.	
		अनिल कुमार ठाकुर	क.अ.	
		सुशिला कुमारी लामिक्षाने	क.अ.	
६	नागरिकता	सुजित कुमार यादव	प्र.अ.	
		विकास सिंह प्रधान	ना.सु.	
		रामस्वारथ मण्डल	क.अ.	
		हियालाल खत्वे	खरिदार	
		सरिता शर्मा	खरिदार	
		धनेश्वर यादव	सहयोगी	
७	आन्तरिक प्रशासन	मन्दिप पण्डित	क.अ.	
		विकास सिंह प्रधान	ना.सु.	
		रामहरी मण्डल	का.स.	

७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

सेवा	दस्तुर	अवधि	कैफियत
संघ संस्था दर्ता	नियमानुसार	कागजात पुगेमा सोही दिन	
नविकरण त्रैमासिक	नियमानुसार	कागजात पुगेमा सोही दिन	
राहदानी	नियमानुसार	अनलाईन विवरण फारममा उल्लेखित समयमा	
हातहतियार नविकरण	नियमानुसार		
१२, १६, २०, २२, ४१० बोरको	नियमानुसार	कागजात पुगेमा सोही दिन	
सो भन्दा माथि	नियमानुसार	कागजात पुगेमा सोही दिन	
हातहतियार लाइसेन्स प्रतिलिपि	नियमानुसार	कागजात पुगेमा सोही दिन	
हातहतियार बाहक कायम	नियमानुसार	कागजात पुगेमा सोही दिन	
हातहतियार दर्ता	नियमानुसार	कागजात पुगेमा सोही दिन	
पत्र पत्रिका दर्ता	नियमानुसार		



२) वैवाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र :-

अ) नेपाली नागरिकता ऐन २०६३ को अनुसूची ७ को फाराम नगरपालिका वा गाउँपालिकाका वडा अध्यक्षबाट सिफारिस

आ) पतिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

इ) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

ई) विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाणको निस्सा

उ) पतिको सनाखत पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत

ऊ) अटो साइजको फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रती)

ऋ) नेपाली भिसा चाहिने देशको महिला भए वहाल रहेको भिसा

उपयुक्तानुसारको प्रकृया अनुसार अनुसूची फाराममा रु १० को हुलाक टिकट टाँस गरी प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ र प्रमाण पुगेमा उसै दिन आवेदकलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिने छ ।

क. कर्मचारी परिवारको नाताले नेपाली नागरिकताको प्रमाणपत्र

ख. वंशज वैवाहिक अंगिकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

ग. अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) विवाह दर्ता सम्बन्धी :-

क) नेपाली पुरुष र नेपाली महिलाको विवाह

ख) नेपाली र विदेशी वा विदेशी र विदेशी बीचको विवाह दर्ता सम्बन्धी

ग) अन्य विवाह दर्ता

घ) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

४) नाबालक परिचय पत्र सम्बन्धी

५) नाम थर उमेर वतनमा सामान्य संसोधन सम्बन्धी :-

क) शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम थर उमेर फरक परेकोमा

ख) नागरिकता प्रमाणपत्रको नाम थर उमेर वतनमा सामान्य संसोधन गर्नुपरेमा

ग) कुनै व्यहोरा प्रमाणित गर्नुपरेमा

६) हातहतियार सम्बन्धी :-

क) हातहतियार ईजाजत सिफारिस

ख) हातहतियार नामसारी सम्बन्धी

ग) हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी



७) संघ संस्था पत्रपत्रिका तथा छापाखाना सम्बन्धी :-

- क) संस्था दर्ता
- ख) संस्था नविकरण
- ग) संस्थाको विधान संसोधन
- घ) संस्था दर्ता प्रमाणपत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी
- ङ) जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी
- च) पत्रपत्रिका दर्ता सम्बन्धी
- छ) छापाखाना संचालन सम्बन्धी

द) शान्ती सुरक्षा तथा ठाडो उजुरी सम्बन्धी :-

- क) शान्ती सुरक्षाको निवेदन सम्बन्धी
- ख) गुनासो वा ठाडो उजुरी सम्बन्धी

९) राहदानी सम्बन्धी :-

- क) साधारण राहदानी


१०) मुद्दा सम्बन्धी

११) राष्ट्रिय परिचयपत्र सम्बन्धी

६. कार्यालयको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

यस कार्यालयमा कार्यरत कर्मचारीलाई आवश्यकतानुसार आलोपालो जिम्मेवारी सार्ने गर्ने गरि देहाय वमोजिम अधिकार प्रत्यायोजन गरी जिम्मेवारी तोकिएको छ ।

सि.नं.	शाखा	कर्मचारीको नाम	पद	कैफियत
१	प्रशासन फाँट	सुरेश साह	प्र.अ.	
		राकेश कुमार यादव	ना.सु.	
		हियालाल खत्वे	खरिदार	
२	प्रतिलिपी	सुरेश साह	प्र.अ.	
		कृष्ण कुमार यादव	ना.सु.	
		सरिता राजलवट	ना.सु.	
		निलाम्बर प्रसाद यादव	क.अ.	
		मन्दिप पण्डित	क.अ.	
		राजेन्द्र मण्डल	का.स.	
३	राहदानी	सुजित कुमार यादव	प्र.अ.	
		संजय कुमार यादव	ना.सु.	
		जितेश विक्रम शाह	ना.सु.	



दैनिक	नियमानुसार	कागजात पुगेमा सोही दिन	
अर्ध साप्ताहिक	नियमानुसार	कागजात पुगेमा सोही दिन	
साप्ताहिक	नियमानुसार	कागजात पुगेमा सोही दिन	
पाक्षिक	नियमानुसार	कागजात पुगेमा सोही दिन	
मासिक	नियमानुसार	कागजात पुगेमा सोही दिन	
अन्य	नियमानुसार	कागजात पुगेमा सोही दिन	

८. निवेदन उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

परेको निवेदन उपरमा आवश्यक छानविन गरि प्रमुख जिल्ला अधिकारीबाट निर्णय हुने ।

९. निर्णय उपर उजुरी सुन्ने अधिकारी

मुद्दा मामिलाको हकमा प्रमुख जिल्ला अधिकारीको निर्णय उपर चित्त नबुझ्ने पक्षले जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्था छ ।

१०. यस कार्यालयबाट सम्पादन गरेको कामको विवरण

चालु आ.ब. को २०८१ कार्तिक देखि पौष मसान्त सम्मको दोस्रो त्रैमासिकको प्रगति विवरण ।

क्र.स.	मुख्यक्रियाकलाप	क्रियाकलाप	०८१ श्रावण ०१ देखि ०८१ असोज ३० सम्मको प्रगति	इकाइ	कै.
१	नागरिकता	नयाँ नागरिकता जारी	३०४७	थान	
		प्रतिलिपि जारी	२२६१	थान	
२	राहदानी	सिफारिस जारी वितरण	२१९६	वटा	
			२४०५	वटा	
३	राष्ट्रिय परिचयपत्र	विवरण दर्ता जारी/ वितरण	७५२१	थान	
			२८९१	थान	
४	मुद्दा	अधिल्लो आ.ब.को आल्या मुद्दा	६२६	वटा	
		चालु आ.ब. मा दर्ता भएको मुद्दा	४५	वटा	
		अधिल्लो आ.ब. बाट जिम्मेवारी सरी आएका मुद्दाको फछौट संख्या	११	वटा	
		चालु आ.ब.मा दर्ता भई फछौट भएको मुद्दा	३३	वटा	
		कुल फछ्यौट मुद्दा	४४	वटा	
५	संस्था दर्ता	नयाँ दर्ता	९	वटा	
		नविकरण	५९	वटा	
६	नाबालक परिचयपत्र	नाबालक परिचयपत्र	५८	वटा	
	अनुगमन/ निरक्षण	सरकारी कार्यालय निरीक्षण	२	वटा	



७		बजार		३	पटक	
		सुरक्षा निकाय		३	वटा	
		विकास आयोजना		२	पटक	
८	बैठक	जिल्ला सुरक्षा समिति		७	पटक	
		जिल्ला विपद् व्यवस्थापन समिति		१	पटक	
		कार्यालय कर्मचारी बैठक		३	पटक	
		कार्यालय प्रमुखको बैठक		३	पटक	
		DCMC बैठक (कोभिड १९)		०	पटक	
		अन्य बैठक		१३	पटक	
		९	राहत बितरण	राहत रकम	११८०००	रकम रु
		कम्वल वितरण	०			
१०	कार्यालयको राजश्व आम्दानी	राहदानी शुल्क	१३७७००००	रकम रु		
		प्रशासनिक दण्ड जरिवाना जफत	६८०००	रकम रु		
		प्रशासनिक सेवा शुल्क	१५३५००	रकम रु		
		हात हतियार	०	रकम रु		
		अन्य	५०००	रकम रु		
११	कार्यालयको व्यय विवरण	चालु खर्च	५४५५९४९.०६	रकम रु		
		पुँजीगत खर्च	२४४७९२	रकम रु		
		विविध खर्च(खद् खाता) को खर्च विवरण	२११९७९४७	रकम रु		
१२	कार्यालयको धरौटी विवरण	आम्दानी	४८४०००	रकम रु		
		खर्च	२२०५९०२२	रकम रु		
		अधिल्लो बर्षको अ.ल्या आम्दानी		रकम रु		
१३	मिटर व्याज (अनुचित लेनदेन)	चालु आ.ब. सम्ममा दर्ता उजुरी	०	संख्या		
		हालसम्म फछ्यौँ उजुरी फछौँट	२२	संख्या		
१४	ठाडो उजुरी फछौँट	उजुरी संख्या	९८४	संख्या		
१४	विविध सिफारिस	समावेशी तथा विविध सिफारिस	७	संख्या		


११. सूचना अधिकारी र प्रमुखको नाम र पद

कार्यालय प्रमुख : प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल (९८५२८३७७७७)

सूचना अधिकारी :

१२. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :-

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८



२. अख्तियार दुरुपयोग अनुसन्धान नियमावली, २०५९
३. उमेर नाम र जात सच्याउने नियमहरू, २०१७
४. उपभोक्ता संरक्षण ऐन, २०५४
५. कारागार ऐन, २०१९
६. कारागार नियमावली, २०२०
७. कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२
८. खाद्य ऐन, २०२३
९. खाद्य नियमावली, २०२७
१०. छापाखाना र प्रकाशन ऐन, २०४८
११. छापाखाना र प्रकाशन नियमावली, २०४९
१२. जलश्रोत ऐन, २०४९
१३. जलश्रोत नियमावली, २०५०
१४. जग्गा प्राप्ती ऐन, २०३४
१५. जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३
१६. विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४
१७. नेपाल नागरिकता ऐन, २०७३
१८. नागरिकता नियमावली, २०६३
१९. प्रहरी ऐन, २०१२
२०. प्रहरी नियमावली, २०४९
२१. विष्फोटक पदार्थ ऐन, २०१८
२२. यातना सम्बन्धी क्षतिपूर्ति ऐन, २०५३
२३. राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६
२४. राहदानी ऐन, २०२४
२५. राहदानी नियमावली, २०६७
२६. लागू औषध (नियन्त्रण) ऐन, २०३३
२७. स्थानीय प्रशासन ऐन, २०२८
२८. सशस्त्र प्रहरी ऐन, २०४८
२९. सशस्त्र प्रहरी नियमावली, २०६०
३०. सार्वजनिक सुरक्षा ऐन, २०४८
३१. संस्था दर्ता ऐन, २०३४
३२. संस्था दर्ता नियमावली, २०३४



३३. सरकारी जग्गाको भोगाधिकार गराउने सम्बन्धी कार्यनीति, २०६२
३४. सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४
३५. सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५
३६. संक्षिप्त कार्यविधि ऐन, २०२८
३७. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
३८. सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४
३९. हातहतियार खरखजाना ऐन, २०१९
४०. हातहतियार खरखजाना नियमावली, २०२८
४१. होटल व्यवस्था तथा मदिराको विक्रि वितरण (नियन्त्रण) ऐन, २०२३
४२. मुलुकी फौजदारि कार्यविधि (संहिता) ऐन, २०७४
४३. मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४

१३. तोकिए बमोजिमका अन्य विवरण

जिल्ला स्थित कार्यालयलाई नतोकिएको कार्यहरू यस कार्यालयबाट सम्पादन हुने ।

१४. अधिल्लो आ.व.मा संचालित कार्यक्रमहरू

संचालन भै सम्पन्न भएको ।

१५. कार्यालयको वेभसाइट

यस कार्यालयको वेभसाइट www.daosiraha.moha.gov.np रहेको ।

१६. सूचना परियोजनामा प्राप्त भएको वैदेशिक सहायता, ऋण, अनुदान एवं सम्झौता सम्बन्धी विवरण हालसम्म कुनै प्रकारको परियोजनामा वैदेशिक सहायता/ऋण अनुदान प्राप्त नभएको ।

१७. कार्यालयले संचालन गरेको कार्यक्रम र सोको प्रतिवेदन

अधिल्लो आ.व.मा प्रशासन बुलेटिन वार्षिक अंक इलेक्ट्रोनिक कपी वेभ साइट, फेसबुक मार्फत प्रकाशन गरेको ।

१८. कार्यालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली

कानूनले तोके बमोजिम ।

१९. कार्यालयमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

कानून बमोजिम गोप्य राख्नु पर्ने सूचनाहरू वाहेक यथाशिघ्र उपलब्ध गराई दिएको । मासिक प्रगति विवरण, खर्चको फाँटवारी मासिक रूपमा फेसबुक र वेभ साइट वाट प्रकाशित गरेको ।

२०. कार्यालयका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण

कार्यालयको वेभसाइट, फेसबुक पेज, सूचनापाटी र प्रशासन बुलेटिनमा प्रकाशन भएको ।

पुनश्च : यस कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धि कुनै सल्लाह सुझाव र गुनासाहरू भए यस कार्यालयका सूचना अधिकारी लाई सम्पर्क गर्न सक्नुहुनेछ। साथै कार्यालयले प्रदान गर्ने सेवाका



लागि फोन नं. ०३३-५२०१२१ मा सम्पर्क गर्न सक्नुहुनेछ। सेवा सम्बन्धि कुनै गुनासो भए हामीलाई पत्राचार गर्न, उजुरी पेटिकामा उजुरी दिन वा हाम्रो इमेल ठेगाना daosiraha@gmail.com मा इमेल समेत गरेर उजुरी टिपाउन सक्नुहुनेछ। यसका साथै हाम्रो फेसबुक पेज जिल्ला प्रशासन कार्यालय सिरहामा गइ विभिन्न उपयोगि सुचना तथा जानकारी समेत पाउन सक्नुहुनेछ ।

२१. कार्यालयमा गुनासो पेटिका रहेको छ। यसलाई मासिक रूपमा खोलिने गरिएको छ। हालसम्म गुनासो पेटिकामा लिखित गुनासो परेको छैन। तर प्र.जि.अ. र स.प्र.जि.अ. को सेल फोनमा गुनासो प्राप्त हुनसाथ तत्काल फर्छोट हुने गरेको छ ।

बासुदेव दाहाल
प्रमुख जिल्ला अधिकारी